

चौधौ बैठक



आज मिति २०७९ साल माघ ५ गते बिहीबारको दिन दिउँसाओ ३ बजे दिप्रुड चुइचुम्मा गाउँपालिकाको गाउँ कार्यपालिकाको चौधौ बैठक गाउँ कार्यपालिका अध्यक्ष श्री लोकेन्द्र राईज्यूको अध्यक्षतामा बसेको बैठकमा तपसिलका पदाधिकारीहरुको उपस्थितिमा तपसिलका प्रस्तावहरुमा छलफल गरी निर्णय गरियो।

उपस्थिति

१. गाउँ कार्यपालिका अध्यक्ष श्री लोकेन्द्र राई
२. गाउँ कार्यपालिका उपाध्यक्ष श्री अरुणा थापा मगर
३. वडा नं. १ का वडाध्यक्ष श्री केशव कुमार खत्री
४. वडा नं. २ का वडाध्यक्ष श्री बन्नी कटुवाल
५. वडा नं. ३ का वडाध्यक्ष श्री भुपेन्द्र बस्नेत
६. वडा नं. ४ का वडाध्यक्ष श्री बबेन्द्र राई
७. वडा नं. ५ का वडाध्यक्ष श्री डम्बर बहादुर खड्का
८. वडा नं. ६ का वडाध्यक्ष श्री मिलन राई
९. वडा नं. ७ का वडाध्यक्ष श्री गन्धमान थापा
१०. गाउँ कार्यपालिका सदस्य श्री विमला परियार
११. गाउँ कार्यपालिका सदस्य श्री निर्मला श्रेष्ठ (मकाजु)
१२. गाउँ कार्यपालिका सदस्य श्री कृष्ण कुमारी राई
१३. गाउँ कार्यपालिका सदस्य श्री स्वास्तिका भुजेल
१४. गाउँ कार्यपालिका सदस्य श्री कला परियार
१५. गाउँ कार्यपालिका सदस्य श्री सुब्बा माझी
१६. प्रमुख प्रशासकीय अधिकृत (सदस्य-सचिव) श्री लोकेन्द्र बहादुर राई

प्रस्तावहरु:-

१. स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA- Local Government Institutional Capacity Self-Assessment) को अड्क अनुमोदन गर्ने सम्बन्धमा ।
२. स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA- Fiduciary Risk Assessment) को अड्क अनुमोदन गर्ने सम्बन्धमा ।
३. प्रशासनिक भवन सम्बन्धमा ।
४. विविध सम्बन्धमा

निर्णयहरू:-



निर्णय नं. १

प्रस्ताव नं. १ मा छलफल गर्दा गरी स्थानीय तह सस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ (संशोधन सहित) मा व्यवस्था भए बमोजिम आर्थिक वर्ष २०७८/७९ मा यस दिप्रुड चुइचुम्मा गाउँपालिकाले गरेका सम्पादित कार्य प्रक्रिया र उपलब्धीहरूको लेखाजोखा गरेर सम्पूर्ण प्रक्रिया पूरा गरी स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA- Local Government Institutional Capacity Self-Assessment) को अनलाईन प्रणालीबाट प्राप्त भएको अन्तिम नतिजा ८३.५ अङ्कलाई कार्यविधिको दफा ४ (ज) बमोजिम अनुमोदन गर्ने भनी सर्वसहमतमा निर्णय भयो। स्थानीय तह सस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ (संशोधन सहित) को दफा ४ (झ), (ञ) र (ट) बमोजिम मूल्याङ्कनको नतिजालाई सुचना पाटी र वेवसाइटमा सार्वजनिक गर्ने, जिल्ला समन्वय समितिको कार्यालय, प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयमा पठाउने र अन्तिम नतिजालाई गाउँसभामा पेश गर्ने भनी निर्णय सर्वसहमतमा गरियो।

निर्णय नं. २


प्रस्ताव नं. २ मा छलफल गर्दा गरी स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ मा व्यवस्था भए बमोजिम आर्थिक वर्ष २०७८/७९ मा यस दिप्रुड चुइचुम्मा गाउँपालिकाले गरेका सम्पादित कार्य प्रक्रिया र उपलब्धीहरूको लेखाजोखा गरेर सम्पूर्ण प्रक्रिया पूरा गरी स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA- Fiduciary Risk Assessment) को अनलाईन प्रणालीबाट प्राप्त भएको अन्तिम नतिजा ५९ अङ्कलाई कार्यविधिको दफा ५ (च) बमोजिम अनुमोदन गर्ने भनी सर्वसहमतमा निर्णय भयो। मूल्याङ्कनको अन्तिम नतिजालाई सुचना पाटी र वेवसाइटमा सार्वजनिक गर्ने, जिल्ला समन्वय समितिको कार्यालय पठाउने र गाउँसभामा पेश गर्ने भनी निर्णय सर्वसहमतमा गरियो।

निर्णय नं. ३

प्रस्ताव नं. ३ मा छलफल गर्दा प्रशासनिक भवनको सम्बन्धमा अर्को बैठकमा छलफल गर्ने भनी निर्णय गरियो।

निर्णय नं. ४

प्रस्ताव नं. ४ मा छलफल गर्दा आ.व. २०७९/८० को माध्यमिक तह कक्षा (९,१०) ब.उ.शी.नं. ३५००१८०१, क्रियाकलाप नं. २.७.१३.४० र निम्नमाध्यमिक तह कक्षा (६,७,८), ब.उ.शी.नं. ३५००१८०१, क्रियाकलाप नं. २.७.१३.४१ अन्तर्गतको शिक्षण सहयोग अनुदान रकम यस गाउँपालिकामा हालसम्म निकास नभएकोले शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको प्रथम त्रैमासिक तलब भत्ता रु. १२,३३,५५५ (बाह्र लाख तेत्तीस हजार पाँच सय पचपन्न) र दोस्रो त्रैमासिक तलब भत्ता रु. १२,४६,६४४ (बाह्र लाख छयालीस हजार छ सय चवलीस) गरी एकमुस्ट तलब भत्ता रु. २४,८०,१९९ (चौबीस लाख असी हजार एक सय उनान्सय) गाउँपालिकाको "विद्यालय शिक्षक व्यवस्थापन अनुदान" शिर्षकमा विनियोजित रकम मध्येबाट निकास गरिएकोमा शिक्षण सहयोग अनुदान रकम गाउँपालिकामा निकास भई आएपछि स्रोतभर्ना गर्ने भनी सर्वसहमतमा निर्णय गरियो।


लोकेन्द्र बहादुर राई
प्रमुख प्रशासकीय अधिकृत